



लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत
सुपरिवेक्षण प्रतिवेदन



आर्थिक वर्ष २०८२/८३
दोश्रो त्रयमास - २०८२ पुस



नेपाल राष्ट्र बैंक
लघुवित्त संस्था सुपरिवेक्षण विभाग
बालुवाटार, काठमाडौं

बिषय-सूची

खण्ड (१)

१. परिचय उद्देश्य तथा संख्यात्मक विवरण
 - १.१ परिचय
 - १.२ उद्देश्य
 - १.३ प्रमुख संख्यात्मक विवरण

खण्ड (२)

२. लघुवित्त वित्तीय संस्थाहरुको त्रैमासिक स्थिति

खण्ड (३)

३. निर्देशन पालना स्थिति

अनुसूचीहरु

- (क) **Key Financial Indicators**
- (ख) **Sources and Uses**
- (ग) **Progress Report**

खण्ड (१)

परिचय तथा उद्देश्य

१.१. परिचय

२०८२ पुस मसान्तमा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । उक्त लघुवित्त वित्तीय संस्थाहरुले यस विभागमा पेश गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरणको आधारमा नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७४ को परिच्छेद ५ मा भएको व्यवस्था बमोजिम गैर-स्थलगत सुपरिवेक्षण (Off-site Supervision) गरी समग्र वित्तीय स्थितिको विश्लेषण तथा निर्देशन पालनाको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरिएको छ ।

१.२. उद्देश्य

- (क) यस बैंकबाट वित्तीय कारोवार गर्न इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको समग्र वित्तीय अवस्थाको विश्लेषण एवम् मूल्याङ्कन गर्ने ।
- (ख) गैर-स्थलगत सुपरिवेक्षणबाट प्राप्त पूर्वासावधानी संकेत (Early Warning Signals) को आधारमा स्थलगत निरीक्षणको लागि सूचना प्राप्त गर्ने ।
- (ग) लघुवित्त वित्तीय संस्थाहरुबाट प्राप्त वित्तीय विवरण एवम् अन्य कागजातहरुको अध्ययनको आधारमा प्रचलित नियम कानून तथा निर्देशनहरुको पालना भए/नभएको यकिन गर्ने ।

१.३. सीमा

- (क) प्रतिवेदन २०८२ पुस मसान्तमा सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुको अपरिष्कृत वित्तीय विवरणहरुका आधारमा तयार गरिएको छ ।
- (ख) अनुपालनाको सन्दर्भमा यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा भएको व्यवस्थाको अनुपालना स्थितिलाई उल्लेख गरिएको छ ।

खण्ड (२)
लघुवित्त वित्तीय संस्थाहरुको त्रैमासिक स्थिति

२.१ पहुँच


२०८२ पुस मसान्तसम्ममा ५१ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेको छ। यस त्रयमासमा ग्रामीण लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेकाले लघुवित्त वित्तीय संस्थाको संख्या घटेको देखिन्छ। ५१ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ४८ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन्। लघुवित्त वित्तीय संस्थाहरुको शाखा पछिल्लो समयमा घटेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्यामा ०.३२ प्रतिशतले र चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा ०.२४ प्रतिशतले ह्रास आएको देखिन्छ। समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ३.३६ प्रतिशतले बढेर ६४ लाख ३० हजार र ऋणी संख्या ०.५९ प्रतिशतले बढेर २७ लाख २३ हजार पुगेको छ।

तालिका २.१: लघुवित्त वित्तीय संस्थाहरुको पहुँच स्थिति

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	(२-१)/(१)/ १००	(४-३)/(३)/ १००
कुल संस्था संख्या	५२	५२	५२	५१	०.००	-१.९२
कुल शाखा संख्या	५,०१२	४,९९६	४,९६१	४,९४९	-०.३२	-०.२४
कार्य क्षेत्र रहेको जिल्ला	७७	७७	७७	७७	०.००	०.००
कुल केन्द्र संख्या (हजारमा)	४५९	४६३	४७३	४८०	०.९०	१.३५
कुल समूह संख्या (हजारमा)	१,४१६	१,४४०	१,४७८	१,४९६	१.७३	१.२१
कुल सदस्य संख्या (हजारमा)	५,९९५	६,०९७	६,२२१	६,४३०	१.७०	३.३६
कुल ऋणी संख्या (हजारमा)	२,६६४	२,६८९	२,७०७	२,७२३	०.९६	०.५९
कुल कर्मचारी संख्या	२१,७२७	२१,६००	२१,७१७	२१,९२९	-०.५८	०.९८
राष्ट्रिय स्तरका संस्था*	३९	३९	३९	३९	०.००	०.००
क्षेत्रीय/जिल्ला स्तरका संस्था	४	४	४	४	०.००	०.००
प्रादेशिकस्तरका संस्था	९	९	९	८	०.००	-११.११

*उपरोक्त राष्ट्रिय स्तरका संस्थाहरुमध्ये थोक कर्जा प्रदायक संस्थाहरुको संख्या ३ रहेको छ।

चार्ट २.१: प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको उपस्थिति (प्रतिशतमा)



प्रदेशगत रुपमा लघुवित्त वित्तीय संस्थाको शाखाहरु सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिन्छ। २०८२ पुस मसान्तसम्ममा उक्त प्रदेशमा भएका शाखाको संख्या कुल शाखा संख्याको २२.०५ प्रतिशत (१०९३ शाखा) रहेको छ। पहुँचका हिसावले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून रहेको देखिन्छ। उक्त प्रदेशमा कुल शाखा संख्याको ४.८ प्रतिशत मात्रै शाखाहरु (२३८ शाखा) सञ्चालनमा रहेका छन्।

२.२ पुँजीकोष

लघुवित्त वित्तीय संस्थाहरुको पुँजीकोषको स्थिति समग्रमा सन्तोषजनक रहेको छ। यस बैकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १/०८२ अनुसार लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो जोखिम भारित सम्पत्तिको आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजीकोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नु पर्ने वैधानिक प्रावधान रहेको छ। २०८२ पुस मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १०.८४ प्रतिशत र १२ प्रतिशत रहेको छ। समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी २०८२ असार मसान्तको तुलनामा ६.११ प्रतिशतले बढेको र जोखिम भारित सम्पत्ति २.०७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको चुक्ता पुँजी र जोखिम भारित सम्पत्ति क्रमशः ४.९९ प्रतिशत र ४.५२ प्रतिशतले बढेको थियो।

तालिका २.२: पुँजीकोष सम्बन्धी विवरण

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
चुक्ता पुँजी	३,५८३.५१	३,७६२.२८	३,८४२.९२	४,०७७.६२	४.९९	६.११
प्राथमिक पुँजी	५,७४०.७७	५,५५२.१७	६,२४३.४३	६,१४०.०७	(३.२९)	(१.६६)
पुँजीकोष	६,३९०.६८	६,२९८.३३	६,९५१.५८	६,७९९.११	(१.४५)	(२.१९)
जोखिम भारत सम्पत्ति	५१,२५४.२०	५३,५७३.०६	५५,५०२.८९	५६,६५३.१५	४.५२	२.०७
प्राथमिक पुँजी/जोखिम भारत सम्पत्ति (प्रतिशत)	११.२०	१०.३६	११.२५	१०.८४		
पुँजी कोष/जोखिम भारत सम्पत्ति अनुपात (प्रतिशत)	१२.४७	११.७६	१२.५२	१२.००		

२.३ वित्तीय स्रोत संकलन

थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले लिएको सापटी रकम घटेको छ। यस्ता लघुवित्त वित्तीय संस्थाहरूको प्रमुख वित्तीय स्रोत पुँजी र सापटी रहेको छ। २०८२ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूले ३८ अर्ब ५ करोड वित्तीय स्रोत संकलन गरेका छन् जुन २०८२ असार मसान्तको तुलनामा १०.४५ प्रतिशतले घटेको देखिन्छ। साथै, आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रयमासमा त्यस्ता संस्थाको वित्तीय स्रोत संकलन ११.१४ प्रतिशतले घटेको थियो। लघुवित्त वित्तीय संस्थाहरूले कुल प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेकोमा थोक कर्जा प्रदायक संस्थाहरूको वित्तीय स्रोत संकलन अघिल्लो त्रयमासको प्राथमिक पुँजीको ३.६१ गुणा मात्र रहेको छ।

तालिका २.३ : वित्तीय स्रोत संकलन सम्बन्धी विवरण (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
(क) निक्षेप	२८३.८९	२८२.५६	४०४.०९	४७६.१९	-०.४७	१७.८४
(ख) सापटी	४,३९१.५०	३,८७२.२१	३,८४५.५४	३,३२९.५२	-११.८२	(१३.४२)
कुल वित्तीय स्रोत संकलन	४,६७५.३९	४,१५४.७७	४,२४९.६२	३,८०५.७०	-११.१४	(१०.४५)
प्राथमिक पुँजी (अघिल्ला त्रयमास)	१०२२.५०	१०७४.७०	११०९.३५	१०५३.२७		
वित्तीय स्रोत संकलन/ प्राथमिक पुँजी अनुपात (गुणा)	४.५७	३.८७	३.८३	३.६१		

खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निक्षेप तथा बचत र सापटी रकममा सामान्य वृद्धि भएको देखिन्छ। २०८२ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप संकलन रु. २ खर्ब १० अर्ब ११ करोड र सापटी रु. २ खर्ब १ अर्ब ७० करोड गरी जम्मा रु. ४ खर्ब ११ अर्ब ८१ करोड वित्तीय स्रोत संकलन गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रयमासमा बचत संकलन ७.३५ प्रतिशतले बढेको छ भने सापटी

रकम ०.३३ प्रतिशतले बढेको छ। अधिल्लो आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रयमासमा बचत संकलन र सापटी क्रमश ५.६२ प्रतिशत र ४.७४ प्रतिशतले बढेको थियो। २०८२ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय स्रोत संकलन अधिल्लो त्रयमासको प्राथमिक पूँजीको २.४४ गुणा पुगेको छ (तालिका २.४)। लघुवित्त वित्तीय संस्थाहरुले प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ।

तालिका २.४: वित्तीय स्रोत संकलन सम्बन्धी विवरण (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
(क) निक्षेप तथा बचत	१७,३८२.१९	१८,३५९.०५	१९,५७१.५२	२१,०१०.७२	५.६२	७.३५
(ख) सापटी	१८,६८३.१०	१९,५६८.५०	२०,१०४.०१	२०,१७०.४६	४.७४	०.३३
कुल वित्तीय स्रोत संकलन	३६,०६५.२९	३७,९२७.५५	३९,६७५.५३	४१,१८१.१८	५.१६	३.७९
प्राथमिक पूँजी (अधिल्लो त्रयमास)	४,२९१.१५	४,६०७.४३	४,६३१.५३	१६,८५२.३६		
वित्तीय स्रोत संकलन/प्राथमिक पूँजी अनुपात (गुणा)	८.४०	८.२३	८.५७	२.४४		

२.४ कर्जा तथा सापटी

२०८२ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटमा हास आएको छ भने निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ। थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८२ असारको तुलनामा ११.५१ प्रतिशतले घटेर २०८२ पुस मसान्तमा रु. ४३ अर्ब १६ करोड पुगेको छ। समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा रु.१ अर्ब ६८ करोड अर्थात ३.९१ प्रतिशत रहेको छ। २०८१ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात २.३० प्रतिशत रहेको थियो भने २०८१ पुस मसान्तमा यस्तो अनुपात २.७७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जा १९.४३ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा १२.४३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा ७.९२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा ११.०५ प्रतिशतले घटेको थियो।

तालिका २.५: कर्जा तथा सापटको वर्गीकरण (थोक कर्जा)

(रु. करोडमा)

कर्जा विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जा	५,२६१.६६	४,६८०.४४	४,७३५.६५	४,१४७.०३	(११.०५)	(१२.४३)
निष्क्रिय कर्जा	१२३.७०	१३३.४९	१४१.४४	१६८.९३	७.९२	१९.४३
कुल कर्जा तथा सापट	५,३८५.३६	४,८१३.९४	४,८७७.०९	४,३१५.९६	(१०.६१)	(११.५१)
निष्क्रिय कर्जा अनुपात	२.३०	२.७७	२.९०	३.९१		

२०८२ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापट र निष्क्रिय कर्जा अनुपात दुवैमा वृद्धि भएको छ। खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय

संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम २०८२ असार मसान्तको तुलनामा २०८२ पुस मसान्तमा ३.९६ प्रतिशतले बढेर रू.४ खर्ब ६० अर्ब ५८ करोड पुगेको देखिन्छ। यसैगरी, २०८२ पुस मसान्तमा निष्क्रिय कर्जा रू.४८ अर्ब ६२ करोड अर्थात १०.५६ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ७ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ५६.७५ प्रतिशत छ भने सक्रिय कर्जा ०.०१ प्रतिशतले घटेको छ।

तालिका २.६: कर्जा तथा सापटको वर्गीकरण (खुद्रा कर्जा)

(रु.करोडमा)

कर्जा विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जा	३७,७१६.२३	३९,३७६.९२	४१,२००.९०	४१,१९६.०१	४.४०	(०.०१)
निष्क्रिय कर्जा	२,४८२.१२	२,६८०.६५	३,१०२.०३	४,८६२.३५	८.००	५६.७५
कुल कर्जा तथा सापट	४०१९८.३४	४२०५७.५६	४४३०२.९३	४६०५८.१३	४.६३	३.९६
निष्क्रिय कर्जा अनुपात	६.१७	६.३७	७.००	१०.५६		

२०८२ पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्धि देखिएको छ। लघुवित्त वित्तीय संस्थाहरुले २०८२ पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ५६.८२ प्रतिशत कृषि क्षेत्रमा तथा २१.५७ प्रतिशत कर्जा सेवा व्यवसाय क्षेत्रमा प्रवाह भएको देखिन्छ। २०८२ पुस मसान्तमा थोक कर्जा शिर्षकमा ८.५७ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ। २०८२ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा २.९३ प्रतिशत तथा अन्य क्षेत्रमा १०.११ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ।

तालिका २.७: कर्जा तथा सापटको क्षेत्रगत वर्गीकरण

(रु.करोडमा)

कर्जा विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	२०८२ पुस (प्रतिशत)
कृषि	२२,७०४.३२	२४,११८.१९	२६,४३२.१०	२८,६२२.१२	५६.८२
सेवा व्यवसाय	१,९१०.०३	१,७७६.४७	१,५९८.६०	१,४७७.३९	२.९३
थोक कर्जा	११,०४८.३४	११,२६८.७२	११,५७८.३४	१०,८६७.१९	२१.५७
घरेलु तथा लघु उद्योग	५,३८५.३६	४,८१३.९४	४,८७७.०९	४,३१६.८२	८.५७
अन्य	४,०८३.००	४,८९४.१८	४,६९३.८९	५,०९०.५८	१०.११
जम्मा	४५,१३१.०५	४६,८७१.५०	४९,१८०.०२	५०,३७४.०९	१००.००

२०८२ पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ। २०८२ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था २०८२ असार मसान्तको तुलनामा १०.९३ प्रतिशतले बढेर रू. २ अर्ब ४ करोड पुगेको छ। जसमध्ये, निष्क्रिय कर्जामा गरिएको नोक्सानी व्यवस्था २०८२ असार मसान्तको तुलनामा २९.४३ प्रतिशतले वृद्धि भई रू.१ अर्ब ६१ करोड पुगेको छ। अधिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल कर्जा नोक्सानी

व्यवस्था रकम र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम क्रमश ६.५३ प्रतिशत र २२.५८ प्रतिशतले बढेको थियो ।

तालिका २.८: कर्जा नोक्सानी व्यवस्था (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/(१)*१००	(४-३)/(३)*१००
सक्रिय कर्जामा नोक्सानी व्यवस्था	९९.६३	९०.२८	५८.८१	४२.१५	(९.३८)	(२८.३३)
निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था	९८.८४	१२१.१६	१२४.७५	१६१.४७	२२.५८	२९.४३
कुल कर्जा नोक्सानी व्यवस्था	१९८.४८	२११.४४	१८३.५६	२०३.६२	६.५३	१०.९३
कुल कर्जामा कुल कर्जा नोक्सानी व्यवस्था (अनुपात)	३.६९	४.३९	३.७६	४.७२		

२०८२ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ । २०८२ पुस मसान्तमा त्यसता लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था २०८२ असार मसान्तको तुलनामा २०.०२ प्रतिशतले बढेर रु. ३१ अर्ब ३६ करोड पुगेको छ । जसमध्ये, निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था २०८२ असार मसान्तको तुलनामा ५२.७८ प्रतिशतले वृद्धि भई रु. २४ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम २६.३८ प्रतिशत र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था रकम ९.०५ प्रतिशतले बढेको थियो ।

तालिका २.९: कर्जा नोक्सानी व्यवस्था (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

कर्जा विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सक्रिय कर्जामा नोक्सानी व्यवस्था	६६६.३०	१०७३.११	१०१४.३४	६९३.८५	६१.०५	(३१.६०)
निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था	१३३२.८०	१४५३.४२	१५९८.५७	२४४२.२७	९.०५	५२.७८
कुल कर्जा नोक्सानी व्यवस्था	१९९९.११	२५२६.५३	२६१२.९१	३१३६.१२	२६.३८	२०.०२
कुल कर्जामा कुल कर्जा नोक्सानी व्यवस्था (अनुपात)	४.९७	६.०१	५.९०	६.८१		

२०८२ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको लघु व्यवसाय कर्जाको अंशमा र अन्य कर्जाको अंशमा सामान्य वृद्धि भएको छ भने धितो कर्जाका अंश घटेको छ । २०८२ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको धितो कर्जासँग कुल कर्जा तथा सापटको अनुपात १४.८२ प्रतिशत रहेको छ । यस्तो अनुपात २०८२ असार मसान्तमा १६.१२ प्रतिशत रहेको थियो । साथै, लघु व्यवसाय कर्जाको अंश २०८२ असारमा ७६.२९ प्रतिशत रहेकोमा २०८२ पुसमा ७६.२७ प्रतिशत रहेको छ ।

तालिका २.१०: धितो कर्जा कुल कर्जा अनुपात (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
धितो कर्जा	७,६३५.५७	७,३१५.३६	७,१४३.७३	६,८२४.५१	(४.१९)	(४.४७)
लघु व्यवसाय कर्जा	२८,८०७.५०	३१,५१४.४७	३३,७९९.३३	३५,१२८.६५	९.४०	३.९३
अन्य कर्जा	३,७५५.२७	३,२२७.७३	३,३५९.८८	४,१०५.२०	(१४.०५)	२२.१८
कुल कर्जा तथा सापट प्रदान	४०,१९८.३४	४२,०५७.५६	४४,३०२.९३	४६,०५८.३६	४.६३	३.९६
धितो कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	१८.९९	१७.३९	१६.१२	१४.८२		
लघु व्यवसाय कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	७१.६६	७४.९३	७६.२९	७६.२७		
अन्य कर्जा / कुल कर्जा तथा सापट (प्रतिशत)	९.३४	७.६७	७.५८	८.९१		

२.५ लगानी

लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा सामान्य वृद्धि भएको देखिन्छ। २०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी रु.१० अर्ब ५८ करोड पुगेको छ, जुन २०८२ असार मसान्तको तुलनामा ०.३७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल लगानी ३.८८ प्रतिशतले घटेको थियो। लघुवित्त वित्तीय संस्थाहरूले मुद्धती निक्षेपमा २०८२ असोज मसान्तसम्ममा रु.८ अर्ब १७ करोड राखेका छन्, जुन रकम २०८२ असार मसान्तको तुलनामा २.७६ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्धती निक्षेपमा राखेको रकम ६.७० प्रतिशतले घटेको थियो। साथै लघुवित्त वित्तीय संस्थाहरूले समीक्षा अवधिमा शेयर तथा डिवेन्चरमा गरेको लगानी १९६.२० प्रतिशतले बढेको छ।

तालिका २.११: लगानी विवरण

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
सरकारी सुरक्षणपत्र	९६.९०	१११.१७	१०८.००	१२३.९६	१४.७२	१४.७९
शेयर तथा डिवेन्चर	९.२९	७.३६	७.५५	२२.३५	(२०.८१)	१९६.२०
मुद्धती निक्षेप	८२३.८१	७६८.५८	८४०.१७	८१६.९७	(६.७०)	(२.७६)
अन्य लगानी	८९.०९	९२.४५	९७.९४	९४.२६	३.७७	(३.७६)
जम्मा लगानी	१,०१९.१०	९७९.५६	१,०५३.६५	१,०५७.५५	(३.८८)	०.३७

२.६ जोखिम भारित सम्पत्ति र कुल सम्पत्ति

२०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति र जोखिम भारित सम्पत्ति दुवै बढेको छ। उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति रु.६ खर्ब २८ अर्ब ५० करोड पुगेको छ, जुन २०८२ असार मसान्तको तुलनामा ३.४५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल सम्पत्ति ३.१४ प्रतिशतले बढेको थियो। २०८२ पुस मसान्तमा कुल जोखिम भारित सम्पत्ति (Risk

Weighted Assets) रु. ५६,६५३।१५ पुगेको छ र कुल सम्पत्तिको ९०.१४ प्रतिशत रहेको छ जुन २०८२ असार मसान्तमा ९१.३५ प्रतिशत रहेको थियो ।

तालिका २.१२: कुल सम्पत्ति र जोखिम भारित सम्पत्तिको विवरण

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
कुल सम्पत्ति	५३,१७५.१५	५४,८४२.६३	६०,७५५.५३	६२,८४९.६४	३.१४	३.४५
जोखिम भारित सम्पत्ति	५१,२५४.२०	५३,५७३.०६	५५,५०२.८९	५६,६५३.१५	४.५२	२.०७
जोखिम भारित सम्पत्ति / कुल सम्पत्ति अनुपात (प्रतिशत)	९६.३९	९७.६९	९१.३५	९०.१४		

२.७ मुनाफा स्थिति

समीक्षा अवधिमा अधिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासको तुलनामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको खुद मुनाफामा हास आएको छ। २०८२ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आमदानी रु.१ अर्ब ५१ करोड र ब्याज खर्च रु.६५ करोड रहेको छ। समीक्षा अवधिमा यस्ता लघुवित्त वित्तीय संस्थाहरुले रु.५३ करोड खुद मुनाफा गरेका छन्, जुन अधिल्लो असार मसान्तको तुलनामा १४.०३ प्रतिशतले कम हो ।

तालिका २.१३: मुनाफा स्थिति (थोक कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(३-१)/ (१)*१००	(४-२)/ (२)*१००
ब्याज आमदानी	५८७.४७	१५७.२२	४०४.४४	१५१.३७	(३१.१६)	(३.७२)
ब्याज खर्च	३११.८८	१०९.८९	१८१.३१	६५.४३	(४१.८७)	(४०.४६)
सञ्चालन आमदानी	२८०.२७	६५.३२	२२६.६७	८६.३९	(१९.१३)	३२.२६
खुद नाफा/नोक्सान	१२५.४९	६१.४२	१२७.९२	५२.८०	१.९४	(१४.०३)

समीक्षा अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु नाफा घटेको देखिन्छ। ती लघुवित्त वित्तीय संस्थाहरुको २०८१ पुस मसान्तमा खुद नाफा रु.१ अर्ब ४४ करोड रहेकोमा २०८२ पुस मसान्तमा खुद नाफा रु. ४ अर्ब २ करोड रहेको देखिन्छ। समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको ब्याज आमदानी रु.२९ अर्ब ८६ करोड र ब्याज खर्च रु.१४ अर्ब १६ करोड रहेको छ (तालिका २.१४)। यस अवधिमा सञ्चालित ४९ खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरु मध्ये ६ वटा लघुवित्त वित्तीय संस्थाहरु खुद नोक्सानीमा रहेको देखिन्छ।

तालिका २.१४: मुनाफा स्थिति (खुद्रा कर्जा प्रदायक)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(३-१)/ (१)*१००	(४-२)/ (२)*१००
ब्याज आमदानी	५,३११.५९	२,४३२.३४	५,८३३.६०	२,९८६.४८	९.८३	२२.७८
ब्याज खर्च	३,१२२.२८	१,५०१.३८	२,९६६.४०	१,४१६.५४	(४.९९)	(५.६५)
सञ्चालन आमदानी	२,६७०.३७	१,१२७.११	३,४२२.०५	१,८२०.३१	२८.१५	६१.५०
खुद्रा नाफा/नोक्सान	५१४.८७	१४४.२९	७२८.१६	४०१.८९	४१.४३	१७८.५३

२.८ तरलता स्थिति

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्तिमा बढेको देखिन्छ। सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरु निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र रहेका छन्। २०८२ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको तरल सम्पत्ति २०८२ असारको तुलनामा १६.४५ प्रतिशतले वृद्धि भई रु.८ अर्ब ८४ करोड पुगेको छ।

२०८२ पुस मसान्तमा तरल सम्पत्ति/कुल बचत तथा निक्षेप अनुपात ०.१४ प्रतिशत रहेको छ। २०८२ असार मसान्तमा यस्तो अनुपात १२.९६ प्रतिशत रहेको थियो। सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८२ पुस महिनाको वैधानिक तरलता अनुपात र अनिवार्य मौज्जात अनुपात क्रमशः ४.३६ प्रतिशत र ३.३३ प्रतिशत रहेको छ। समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्जात र वैधानिक तरलता अनुपात तोकिएको न्यूनतम दरभन्दा बढी नै रहेको छ।

तालिका २.१५: तरलता स्थिति (सर्वसाधारणबाट निक्षेप संकलन गर्ने संस्था)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	२०८१ पुस (२)	२०८२ असार (३)	२०८२ पुस (४)	प्रतिशत परिवर्तन	
					(३-१)/ (१)*१००	(४-२)/ (२)*१००
नगद	५.३५	५.७८	३.५१	५.१४	७.९३	४६.३६
नेपाल राष्ट्र बैंक मौज्जात	१३१.३२	१२४.९३	१३९.८२	१५०.८७	(४.८६)	७.९०
बैंक तथा वित्तीय संस्था मौज्जात	५३४.४५	४२९.१६	५१२.८३	६१०.०८	(१९.७०)	१८.९६
सरकारी सुरक्षणपत्रमा लगानी	९६.९०	१११.१७	१०३.१८	११८.१३	१४.७२	१४.४९
कुल तरल सम्पत्ति	७६८.०२	६७१.०४	७५९.३३	८८४.२१	(१२.६३)	१६.४५
कुल निक्षेप (अधिल्लो त्रयमास)	५,२६९.५२	५,५५९.६९	५,८५७.७३	६,२८०.८०	५.५१	७.२२
तरल सम्पत्ति/कुल निक्षेप तथा सापटी (प्रतिशत)	१४.५७	१२.०७	१२.९६	०.१४		
वैधानिक तरलता अनुपात	४.३७	४.३५	४.००	४.३६		
अनिवार्य मौज्जात अनुपात	३.७४	३.३२	३.२७	३.३३		

सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको कुल तरल सम्पत्तिमा वृद्धि भएको छ। सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८२ पुस मसान्तमा तरल सम्पत्ति २०८२ असारको तुलनामा ८.५२ प्रतिशतले वृद्धि भई रु.३९ अर्ब ७ करोड पुगेको छ। २०८२ असार मसान्तमा २६.५५ प्रतिशत रहेको तरल सम्पत्ति/कुल बचत अनुपात २०८२ पुस मसान्तमा भने २६.७२ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेको मौज्जात बढेको छ। समग्रमा सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने लघुवित्त वित्तीय संस्थाहरुको २०८२ पुस महिनाको अनिवार्य मौज्जात अनुपात ०.६१ प्रतिशत रहेको छ (तालिका २.१६)। सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने संस्थाहरु मध्ये संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्था लि. (समस्याग्रस्त संस्था फुकुवाको क्रममा रहेको) बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरुको अनिवार्य नगद मौज्जात तोकिएको दर भित्रै रहेको छ।

तालिका २.१६: तरलता स्थिति (सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने संस्था)

(रु. करोडमा)

विवरण	२०८१ असार (१)	असोज २०८१ (२)	२०८२ असार (३)	२०८२ असोज (४)	प्रतिशत परिवर्तन	
					(२-१)/ (१)*१००	(४-३)/ (३)*१००
नगद	३७.०५	३२.८१	२९.०१	३०.९९	(११.४६)	६.८३
नेपाल राष्ट्र बैंक मौज्जात	१०२.६३	१०३.११	२९६.८५	२५८.८७	०.४७	(१२.७९)
बैंक तथा वित्तीय संस्था मौज्जात	२,६४८.३५	३,२२८.५२	३,२६९.५१	३,६११.२८	२१.९१	१०.४५
सरकारी सुरक्षणपत्रमा लगानी	-	-	४.८२	५.८३	-	२१.०३
कुल तरल सम्पत्ति	२,७८८.०४	३,३६४.४४	३,६००.१९	३,९०६.९७	२०.६७	८.५२
कुल निक्षेप (अघिल्लो त्रयमास)	११,९९६.५६	१२,६३१.५५	१३,५६०.००	१४,६२२.०७	५.२९	७.८३
तरल सम्पत्ति/ कुल निक्षेप/बचत (प्रतिशत)	२३.२४	२६.६४	२६.५५	२६.७२%		
तरल सम्पत्ति/ कुल निक्षेप तथा सापटी (प्रतिशत)	८.३२	१२.१२	२६.५५	१०.९४%		
अनिवार्य मौज्जात अनुपात	०.५७	०.५९	०.६४	०.६१		

खण्ड (३)

निर्देशन पालनाको स्थिति

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरु अन्तर्गत पुँजीकोष, वित्तीय स्रोत संकलन, अनिवार्य मौज्जात, कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्था, प्रति ग्राहक कर्जा सीमा, ब्याजदर सम्बन्धी व्यवस्था, लगानी सम्बन्धी व्यवस्था आदिको निर्देशन पालना सम्बन्धमा विभिन्न वित्तीय संस्थाहरुको स्थिति यस खण्डमा विश्लेषण गरिएको छ ।

३.१ पुँजीकोष अनुपात

यस बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाहरुले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पुँजी र ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८२ पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्था लि. को पुँजीकोष ८ प्रतिशत भन्दा कम रहेको देखिन्छ । संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को (घ) बमोजिम समस्याग्रस्त घोषणा गरिएको र हाल फुकुवाको क्रममा रहेको छ । यस त्रयमाससम्ममा नाडेप लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्थालाई सोही विनियमावलीको विनियम ३ को (क) बमोजिमको कारवाही गरिएको छ भने फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, यूनिक लघुवित्त वित्तीय संस्था र मातृभूमि लघुवित्त वित्तीय संस्थालाई पुँजीकोष सम्बन्धमा पत्राचार गरिएको छ । अन्य ४५ वटा लघुवित्त वित्तीय संस्थाहरुले पुँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको देखिन्छ ।

३.२ वित्तीय स्रोत संकलन

अघिल्लो त्रयमासमा कायम रहेको प्राथमिक पुँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत संकलन गर्न पाउने विद्यमान व्यवस्था रहेकोमा २०८२ पुस मसान्तमा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुले सो निर्देशनको पालना गरेको देखिन्छ ।

३.३ कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था

(क) सक्रिय कर्जा नोक्सानी व्यवस्था

यस बैंकको निर्देशन बमोजिम २०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले असल कर्जाका लागि १ प्रतिशत र सुक्ष्म निगरानी र पुनरसंरचना/ पुर्नतालिकीकरण कर्जाका लागि ५ प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ । साथै सक्रिय कर्जाका लागि कुल कर्जा रकमको १.४६ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

(ख) निष्क्रिय कर्जा नोक्सानी व्यवस्था

यस बैंकको निर्देशन बमोजिम २०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाले निष्क्रिय कर्जालाई कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण गरी क्रमश २५, ५० र १०० प्रतिशत तथा बीमित कर्जाको हकमा उपरोक्त व्यवस्थाको २५ प्रतिशत नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ ।

२०८२ पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जामा निष्क्रिय कर्जा अनुपात ९.९९ प्रतिशत रहेको देखिन्छ। साथै निष्क्रिय कर्जाका लागि कुल कर्जा रकमको ५.१७ प्रतिशत बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेको देखिन्छ।

२०८२ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले रु ३३ अर्ब ४० करोड बराबर कर्जा नोक्सानी व्यवस्था कायम गरेका छन्। उक्त रकम कुल बाँकी कर्जाको ६.६३ प्रतिशत र निष्क्रिय कर्जाको ६६.३८ प्रतिशत रहेको देखिन्छ।

३.४ धितो कर्जा र कुल कर्जा अनुपात

लघुवित्त वित्तीय संस्थाहरूले आफूले प्रदान गरेको कुल कर्जाको एक-तिहाईमा नबढ्ने गरी धितो लिई लघु उद्यम कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकोमा आर्थिक वर्ष २०८२ पुस मसान्तमा धितो कर्जा कुल कर्जा (खुद्रा कर्जा प्रदायक) को १४.८२ प्रतिशत मात्र रहेको देखिन्छ।

३.५ कृषि क्षेत्रमा कुल कर्जाको अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ अनुसार संस्थाले अनिवार्य रूपमा आफ्नो कुल कर्जाको एक तिहाई कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्नेछ भन्ने व्यवस्था सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ।

३.६ अनिवार्य मौज्जात अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूले कुल बचत तथा सापटी कोषको ०.५ प्रतिशत (सर्वसाधारणबाट निक्षेप संकलन गर्नेको हकमा २ प्रतिशत) अनिवार्य मौज्जात अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८२ पुस मसान्तमा संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्था लि. बाहेक अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले सो निर्देशनको पालना गरेको देखिन्छ।

३.७ तरल सम्पत्ति अनुपात

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ अनुसार सर्वसाधारणबाट निक्षेप संकलन नगर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल बचत दायित्वको २.५ प्रतिशत तरल सम्पत्ति अनुपात तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो कुल बचत तथा निक्षेप दायित्वको ४ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०८२ पुस मसान्तमा सबै लघुवित्त वित्तीय संस्थाहरूले सो व्यवस्थाको पालना गरेको देखिन्छ।

३.८ निक्षेप/बचतको व्याजदर सम्बन्धमा

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०८२ अनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकोमा कालिका लघुवित्त वित्तीय संस्था लि., नाडेप लघुवित्त वित्तीय संस्था लि., र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. बाहेक सबै

संस्थाले उक्त व्यवस्थाको पालना गरेको देखिन्छ। उक्त निर्देशन पालना नगर्ने उक्त संस्थाहरूलाई उक्त व्यवस्थाको पुर्णपालना गराउने प्रयोजनका लागि पत्राचार गरी आवश्यक कारवाही अघि बढाइएको छ।

३.९ नेपाल राष्ट्र बैंकमा पठाउनुपर्ने विवरण सम्बन्धमा

यस बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. ९ बमोजिम वित्तीय विवरणहरू यस बैंकमा पठाउनु पर्ने व्यवस्थाको सम्बन्धमा २०८२ पुस मसान्तसम्ममा सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरूले आवश्यक कागजात तथा वित्तीय विवरणहरू पठाइरहेको देखिन्छ। साथै, यस बैंकले सञ्चालनमा ल्याएको सुपरिवेक्षकीय सूचना प्रणालीमा अभियान लघुवित्त वित्तीय संस्था लि. नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. र संजीवनी (सुपर) लघुवित्त वित्तीय संस्था लि. ले हालसम्म कुनै पनि तथ्यांक नपठाएको र श्रृजनशील लघुवित्त वित्तीय संस्था लि. र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लि. ले न्यून संख्यामा तथ्यांकहरू पठाइरहेको देखिन्छ भने अन्य संस्थाहरूले नियमितरूपमा तोकिएका अधिकांश तथ्यांकहरू पठाइरहेको देखिन्छ। हालसम्म कुनै पनि तथ्यांक नपठाएको उक्त संस्थालाई सुपरिवेक्षकीय सूचना प्रणालीमा समेत नियमित तथ्यांक पेश गर्ने सम्बन्धमा आवश्यक पत्राचार गरिएको छ।

-०-